



मदाने गाउँपालिका

गुल्मी जिल्ला, प्रदेश नं. ५, नेपाल

मदाने राजपत्र

वर्ष : १ अंक : ३

भाग : २

गाउँकार्यपालिकाबाट मिति २०७४।११।०२ मा कृतिम गर्भाधान कार्यक्रम सन्चालन कार्यविधि, २०७४ बमोजिम सार्वजनिक जानकारीको लागि देहाय बमोजिम प्रकाशन गरिएको छ ।

कृतिम गर्भाधान कार्यक्रम सन्चालन
कार्यविधि,

२०७४

आज्ञाले
सुरेश भण्डारी
प्रमुख प्रशासकीय अधिकृत

कार्यविधि संख्या :-

३

कृतिम गर्भाधान कार्यक्रम सन्चालन
कार्यविधि,
२०७४

सभाबाट स्वीकृत मिति :-

२०७४।११।०२

मदाने गाउँपालिका

पुर्कोटदह, गुल्मी

प्रदेश नं. ५, नेपाल

कृतिम गर्भाधान कार्यक्रम सन्चालन

कार्यविधि,

२०७४

पृष्ठभूमी

गाईंभैंसी पालन परम्परागत रूपमा गरिदै आएको र भैंसीलाई कालो सुनको रूपमा समेत चिनिदै आएको सन्दर्भमा केही वर्षयता यसको महत्वलाई बेवस्ता गरिदै आएकोले दिन प्रति दिन भैंसीको मूल्यमा वृद्धि हुनुको साथै राम्रा नश्ल समेत लोप हुदै गईरहेको छ। केही वर्ष अघिसम्म गाउँघरमा छाकको १२/१४ माना दूध दिने भैंसी समेत नभएका होइनन्। यस गाउँपालिका भित्र पशुको दुध र मासु उत्पादन वृद्धि गरि गाउँपालिका दुध, मासु र अन्डामामा आत्मनिर्भर बन्नको लागि आवश्यक ठानी यस गाउँपालिकाले गाई भैंसी तथा बारब्रालाई कृतिम गर्भाधान कार्यक्रमलाई सरल, सहज, व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपले कार्यान्वयन गर्न गाउँकार्यपालिकाबाट यो कार्यविधि जारी गरिएको छ।

परिच्छेद-१

प्रारम्भिकः

१. संक्षिप्त नाम र प्रारम्भः

- १. यो कार्यविधिको नाम "कृतिम गर्भाधान कार्यक्रम सन्चालन कार्यविधि, २०७४" रहेको छ ।
- २. यो कार्यविधि मदाने गाउँपालिका गाउँ कार्यपालिकाबाट स्वीकृत भएपछि प्रारम्भ हुनेछ ।

यो कार्यविधि स्वीकृत हुनु भन्दा पहिला सम्पादित कार्य यसै कार्यविधि बमोजिम सम्पादन भएको मानिने छ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- ❖ "गाउँपालिका" भन्नाले मदाने गाउँपालिका सम्झनु पर्नेछ ।
- ❖ "शाखा" भन्नाले पशु सेवा शाखा सम्झनु पर्नेछ ।
- ❖ "कार्यालय" भन्नाले मदाने गाउँपालिकाको कार्यालय सम्झनु पर्नेछ ।
- ❖ "कार्यविधि" भन्नाले "कृतिम गर्भाधान कार्यक्रम सन्चालन कार्यविधि, २०७४" सम्झनु पर्नेछ ।

३ उद्देश्यहरू:

- ❖ कृतिम गर्भाधानको माध्यमबाट दुध र मासुको उत्पादन बृद्धि गर्ने ।
- ❖ उन्नत नश्लका पाडा पाडि र बाच्छा बाच्छी को आवश्यकता गाउँपालिका भित्र तयार गर्ने ।
- ❖ पशुको दुई बेतको अन्तर कम गरी उत्पादन लागत घटाउने ।

४. कार्यक्रम सञ्चालन हुने:

मदाने गाउँपालिका का सवै वडाहरूमा कार्यक्रम सञ्चालन हुने छ ।

५ कार्यक्रमको अबधी:

यो कार्यक्रमको अवधि १ बर्षको हुनेछ र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै लान सकिनेछ ।

६. कार्यक्रम संचालन प्रक्या:

पहिले वर्ष यो कार्यक्रम शत प्रतिशत अनुदानमा गरिने छ । कृतिम गर्भाधान गर्दा कृषकले कुनै पनि रकम तिर्नु पर्ने छैन । कृतिम गर्भाधान गर्दा लाग्ने प्राविधिक तथा अन्य खर्च गाउँपालिकाबाट विनियोजित रकमबाट गरिने छ । कृतिम गर्भाधान कार्यक्रमलाई थप प्रभावकारी गराउन

तथा कृतिम गर्भाधान गरी जन्मेका पाडा पाडि र बाच्छा बाच्छी को पालन पोषण गर्न यो वर्ष तपसिल बमोजिमको अनुदान दिने व्यवस्था गाउँपालिकाले गर्ने छ ।

कृतिम गर्भाधान गर्दा प्रति पशु गाउँपालिकाबाट तपसिल बमोजिमको अनुदान कृषकलाई गाउँपालिकाबाट आर्थिक वर्ष को अन्त्यमा भुक्तानि दिईने छ ।

- १ पुर्कोटदह भरी प्रति पशु रू ५००।-
- २ पुर्कोटदह बाहेकका अन्य वडाहरूमा प्रति पशु रू १०००।-
- ३ कृतिम गर्भाधान गर्न तथा लिक्चुड नाइर्टोजन ढुवानि गर्न सवारी साधन र इन्धन खर्च गाउँपालिकाले व्यवस्था गर्ने छ ।
- ४ प्राविधिकलाइ प्रति महिना ५ लिटर इन्धन खर्च गाउँपालिका बाट दिईने छ ।
- ५ कृतिम गर्भाधानलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले दैनिक भ्रमण भत्ता खुवाएर १ जना वडामा काम गर्ने प्राविधिकलाइ तालिममा पठाइने छ ।

७) आर्थिक प्रशासन सेवा:

कार्यक्रमको लेखा आर्थिक तथा परिक्षण लेखाकन ,
, ऐन कार्यविधि आर्थिक गर्दा कारोबार २०५५ आर्थिक
कार्यविधि नियमावली, २०६४ ऐन खरिद सार्वजनिक ,
२०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४
बमोजिम गरिनेछ।

८) अनुगमन, मूल्यांकन तथा प्रतिवेदन सम्बन्धि व्यवस्था:

यस कार्यक्रमको अनुगमन मदाने गाउँपालिकाले गर्नेछ ।
कृतिम गर्भाधानको मासिक रिपोर्ट मदाने गाउँपालिका
पशु सेवा शाखा र रास्टिय पशु प्रजनन केन्द्र पेखरामा
पेश गर्नु पर्ने छ ।

९) थपघट वा हेरफेर गर्न सक्ने

१ यो कार्यविधिको कार्यान्वयनलाई थप व्यवस्थित र
प्रभावकारी बनाउन गाउँपालिकाले आवश्यकता
अनुसार यस कार्यविधिमा थपघट, हेरफेर तथा
खारेज गर्न सक्नेछ ।

२ यस कार्यविधिको कार्यान्वयनमा कुनै बाधा
अवरोध र अस्पष्टता आएमा त्यस्तो बाधा

अवरोध फुकाउने प्रयोजनका लागि गाउँपालिकाले
आवश्यकता अनुसार व्याख्या गर्न सक्नेछ ।

सुदामे गाउँपालिका